

जिल्ला विकास समितिको कार्यालयवाट आर्थिक वर्ष २०७२/०७३
को प्रथम चौमासिक अवधिमा सम्पन्न सेवा प्रवाह तथा
विकास कार्यक्रम सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रमको
प्रतिवेदन



मिति: २०७२/०७/२२

स्थान: जिविस सभाहल

जिल्ला विकास समिति
कैलाली

सार्वजनिक सुनुवाई कार्यक्रम को प्रतिवेदन

पृष्ठभूमि

स्थानिय स्वायत्त शासन ऐन तथा नियमावली द्वारा निर्देशित सहभागितामूलक विकास प्रक्रियाको अवधारणा अनुसार स्थानिय निकाय जिविसले प्रत्येक चौमासिक मा सेवा प्रवाह तथा विकास कार्यक्रमहरूको सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गर्नु पर्ने व्यवस्था भए बमोजिम यस आ. व. को प्रथम चौमासिक मा जिविस तथा विषयगत कार्यालयहरू वाट सम्पादन गरिएका तथा कार्यक्रमको अवस्थामा जिल्लास्तरीय सरोकारवालाहरूसंग छलफल अन्तरक्रिया गरी सल्लाह सुझावहरू लिएर कार्यहरू अगाडी बढाउने मुख्य उद्देश्य अनुरूप मिति ०७२/७/२२ गतेका दिन स्थानिय विकास अधिकारी श्री केशव प्रसाद विमलीज्यू को अध्यक्षतामा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरियो ।



कार्यक्रममा जिल्ला स्थित राजनैतिक दलका प्रतिनिधिहरू, विषयगत कार्यालय तथा गैससका प्रमुख तथा प्रतिनिधिहरू, समन्वय समितिका उपाध्यक्ष ज्यूहरू, पत्रकार, गा.वि.स. सचिव तथा अन्य गरी ११३ जना को उपस्थिती रहेको थियो ।

कार्यक्रममा सबैलाई स्वागत तथा उद्देश्य माथि योगेन्द्र प्रसाद ओझा (कार्यक्रम अधिकृत) ले प्रकाश पर्नु भएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रमको तपशिल अनुसारको उद्देश्य रहेको थियो:

सार्वजनिक सुनुवाई कार्यक्रमको बृहत्तर उद्देश्य स्थानीय निकाय र निक्षेपित कार्यालयहरूको काम कार्यबाहीलाई पारदर्शी बनाई सुशासन अभिवृद्धि गर्नु नै हो । यस कार्यक्रमको उद्देश्यलाई बुदाँगत रूपमा निम्नानुसार उल्लेख गरिएको छन् ।

- जिल्ला विकास समिति र निक्षेपित कार्यालयहरू जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय आदि सेवा प्रवाहको विषयमा नागरिकहरू लाइ जानकारी दिने र गुनासो सुन्ने ।

- स्थानीय निकाय र निक्षेपित कार्यालयहरू लाई नागरिकहरू प्रतिको उत्तरदायित्व अभिवृद्धि गर्ने ।
- ❖ सार्वजनिक सुनुवाई कार्यक्रममा जिविस तथा तपशिल अनुसारका विसयगत कार्यालयहरूबाट प्रथम चौमासिकमा भएका गतिविधिहरूको जानकारी गराएका थिए
 - १) जिल्ला कृषि विकास कार्यालय
 - २) जिल्ला पशु सेवा कार्यालय
 - ३) जिल्ला शिक्षा कार्यालय
 - ४) जिल्ला जनस्वास्थ्य कार्यालय
 - ५) महिला तथा बालबालिका कार्यालय
 - ६) जल उत्पन्न प्रकोप नियन्त्रण सव डिभिजन कार्यालय
 - ७) आवास तथा सहरी विकास डि. का.
 - ८) खानेपानी तथा सर सफाई डि. का.
 - ९) जिल्ला वन कार्यालय
 - १०) जिल्ला प्राविधिक कार्यालय
 - ११) जिविस

कार्यक्रममा तपसिल अनुसारको सल्लाह सुझाव तथा निर्णय भएको थियो ।

- १) सार्वजनिक सुनुवाई कार्यक्रममा तपशिल अनुसारका समस्या तथा सवालहरू वारे जिज्ञासा उठेका थिए साथै सो अनुसारका विषयबस्तु लाई कार्यन्वयका लागी अगाडी बढाउन जि.वि.स. बैठक मा पेश गर्ने समेत निर्णय गरियो ।
 - क) बैकल्पीक इन्धनको लागि सजिवनी खेतीलाई बढावा दिनुपर्ने ।
 - ख) बंगुर पालन व्यवसायलाई बढावा दिईएकोमा बजारीकरणको लागी समेत कार्यक्रम संचालन गर्नु पर्ने ।
 - ग) सहजपुर गा.वि.स. मा पशु सेवा केन्द्रको भवन निर्माण गरी प्रभावकारी सेवा संचालन गर्नु पर्ने ।
 - घ) हुलाकी सडक निर्माण कार्यमा बन कार्यालय बाट अबरोध नगरी छिटो छरितो समस्या समस्या समाधान गर्न पहल गर्नु पर्ने ।
 - ङ) बसाईसराई गर्दा विभिन्न गा.वि.स./न.पा. हरू बाट काठ (पुरानो घरको) लग्न ल्याउन को लागी सिफारिस माग हुने गरेकोमा पुरानो घरको काठ बसाईसराई गर्दा ल्याउन लग्न सक्ने ब्यबस्था मिलाउनु पर्ने ।
 - च) धनगढी उप-महानगरपालिका अन्तर्गतका सबै वडाहरूमा स्वच्छ खानेपानी बिस्तार तथा बिकास कार्य छिटो छरितो संचालन गर्न पहल गर्नु पर्ने ।

- छ) वालवालिकाहरु संग सम्बन्धित कार्यक्रमहरु सहर केन्द्रित नभएर गा.वि.स. बस्ति स्तरमा संचालन गर्नु पर्ने ।
- ज) मालाखेती, भजनी, उदासीपुर, आदि स्थान मा प्रा. स्वा. केन्द्र निर्माण कार्य विगत धेरै वर्षदेखि संचालन नभएको तर हाल सम्म पनि समन्वय हुन नसकेकोले यथासिघ्र कार्य अगाडी बढाउनु पर्ने ।
- झ) सिकलसेल विरामीको उपचार व्यवस्था मिलाउनु पर्ने ।
- ञ) सार्वजनिक सुनुवाई कार्यक्रम औपचारिकतामा मात्रै सिमित हुनु नहुने ।
- ट) जिविस बाट योजना संचालन गर्दा कार्य संचालन पेशकी नदिएको कारणवाट उपभोक्ता लाई योजना संचालनमा समस्या भएको हुदाँ सो तर्फा बिशेष ध्यान दिनुपर्ने ।
- ठ) शान्ति मन्त्रालय अन्तर्गत आउने बजेट तथा कार्यक्रम बारे जिल्लास्तरमा छलफल अन्तरक्रिया हुन नसकेको ।

कार्यक्रमका केहि तस्विरहरु



कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुदै स्थानिय विकास अधिकारी केसव प्रसाद विमली ज्यू



सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गर्नुहुदै कार्यक्रम अधिकृत योगेन्द्र प्रसाद ओझा



सार्वजनिक सुनुवाई कार्यक्रम मा प्रस्तुती गर्नु हुदै जिल्ला कृषि कार्यालय का अधिकृत



सार्वजनिक सुनुवाई कार्यक्रम मा प्रस्तुति गौनुहुदै जल उत्पन्न प्रकोप नियन्त्रण सव डिभिजन कार्यालय का अधिकृत



सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधि, पत्रकार र अन्य सहभागीहरु



सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधि, पत्रकार सहित अन्य सहभागीहरु